

एकाइ चार

समाजको विकास र दर्शन

Development of Society and Its Philosophy

अति छोटो उत्तर आउने प्रश्नः

१. सामाजिक विविद्या धारोको के हो? नैरानुहोस्।
 ⇒ समाजशिक्षको धारोकतालाई सामाजिक विविद्या भनिन्छ।

छोटो उत्तर आउने प्रश्नः

१. वर्तमान विद्यका सामाजिक विशेषताले मानव समाजमा पारेको थकारात्मक र नेकारात्मक प्रभावहरू ढल्नेका गर्दूहोस्।
 ⇒ वर्तमान विद्यका सामाजिक विशेषताले मानव समाजमा पारेको थकारात्मक र नेकारात्मक प्रभावहरू ढल्ने ढल्नेका गरिएका छन्।
- थकारात्मक प्रभावः
- (क) विज्ञान र पुनिहिको विकासले गर्दा मानवीय जीवनहाँली सहज भएको दा यातायात, सञ्चार, विद्युत, इकाइ, आदि द्वेषका सुविधाहरूलाई यसको उपयोगमान्न सकिन्छ।
- (ख) विद्यवापीकरणको प्रभावले गर्दा विहब घम्यायबिचको दुरीकम भएको दा यसले आर्थिक, सामाजिक, शाजनीतिक तथा सांस्कृतिक सम्बन्धको साडाँ बिलियो बढेको द।
- (ग) सूचना र सञ्चारको बढ्यो प्रयोगले गर्दा मानिसको जीवनहाँली आफ यहरू भएको द। इन्टरनेटका माह्यमबाट विद्यमरको जानकारी प्राप्त भएको द।

निकाशात्मक प्रश्नाव

(क) विकृसित राष्ट्रहरू, आर्थिक तथा सामाजिक लोगों
द्वारा, अंगाड़ी बोर्डका दब् भाने अन्पविकासित
क्षेत्रोंका हालत निकै घटानीय है खिल्दा।

(ख) विश्वमा बढ़िरेको, दुँवा, दुँनो विषान्तु ग्राहीय
कोलाहलको कारणत गार्या पृथ्वीका बातावरण
दृष्टित बनेको ह।

(ग) वर्तमान विश्वमा हालित दुष्कावरणको जटिलताके
कुरा गरिए पनि देश देशाभिधको मलमुदाव,
आणविक हतियारको परीक्षण, राजनीतिक दृष्टिशैली
आदि समस्याले दोडन सकेको हैन।

आते होरो उत्तर आउने प्रश्न:

१. सामाजिक अवलोको आर्थि ले१०नुहोस्।

⇒ सामाजिक अवलोक भानोको दुई वा त्योभान्दा
बढी व्यक्ति तथा समृद्धिको सारणक हो।

२. सामाजिक अन्तरानिर्भरताको परिवाषा ले१०नुहोस्।

⇒ सामाजिक अन्तरानिर्भरता भानोको एक आपसम
हुने सहयोगी गतिविधि हो।

होरो उत्तर आउने प्रश्न:

१. सामाजिक अवलोको परिवाषा ले१०नुहोसि
महत्व तथा विशेषताको द्वयी उल्लेख गर्नुहोस्।

⇒ सामाजिक अवलोक भानोको दुई वा त्योभान्दा
बढी व्यक्ति तथा समृद्धिको सारणक हो।

सामाजिक सम्बन्धको महत्व तथा विशेषताएँ तर्फ
उल्लेखित दृष्टि।

(क) सामाजिक सम्बन्ध अनेको दुर्द वा व्योग्यताको लाभी
योक्ति तथा दास्ताहियाको सम्पर्क प्राप्तकार्य घस्ते मानवीय
आवश्यकता परिपूर्ण प्राप्ति का दृष्टि।

(ख) सामाजिक सम्बन्ध मानवीय सम्बन्ध बलियो बनाउने
महत्वपूर्ण माहिरत हो।

(ग) घस्ते सामाजिक विकासमा यस्तो गुरुर्थाइँद।

(घ) सामाजिक सम्बन्धको विकासाहो सामाजिक एकता
कार्यमार्ग सजितो हुँदै।

(ङ) घस्ते सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक,
सांस्कृतिक पक्षको स्थितितार्ड बलियो बनाउँद।

२. दर्शन अनेको के हो? यसका विशेषता तथा महत्व
लेखनुहोस्य।

⇒ जीवन र जगतलाई बुझने जुन दृष्टिकोण हुँत्यस्यलाई
दर्शन भनिन्दै। दर्शनले पृथक्ति, ईश्वर र ज्ञात विज्ञानको
बाटमा चिन्तन गर्दै। दर्शनका विशेषता तथा महत्व
तर्फ उल्लेखित दृष्टि।

(क) दर्शन समालोचनात्मक चिन्तन हो। घस्ते सही र
गहात विषयवस्तुको विश्लेषण गर्दै।

(ख) दर्शन तार्किक आधारको विश्लेषण हो। यस्ते कुनै
पनि विषयवस्तुलाई कुन आधारमा सही अंशवा
गहात हुँ भनिर पुराणित गर्ने काम गर्दै।

- (ग) दर्शन सेहालिक इ पठोगात्मक आद्यार हो। यसले डाफुना सिहालिको अहययत्ताई पठोगात्मक ठङ्गले विश्वेषण गरेको हुन्द।
- (घ) दर्शन सत्यतामा ज्ञानारित हुन्द। यसले वास्तविकित्यवस्तुलाई मात्र निपत्तिको रूपमा प्रस्तुत गरेको हुन्द।
- (ङ) दर्शन ज्ञानको अण्डार हो। यो बोहिक विचारक प्रवचनबाट निकिएको अभूतज्ञात ग्रन्थ्यवान् हुन्द।

अति द्वोटा उत्तर आउने प्रश्न:

१. दर्शन भनेको के हो? लेखनु होय।
 ⇒ जीवन र ज्ञानलाई बुझ्ने त्रुति द्वितिको। दृष्टिको। व्यस्तलाई दर्शन भनिन्छ।
२. जीवन दर्शनको अर्थ लेखनु होय।
 ⇒ मानव जीवनको अहययत्त गर्ने बोहिक विचारक। जीवन दर्शन भनिन्छ।

द्वोटा उत्तर आउने प्रश्न:

१. आदर्शवादी इ आौतिकवादी दर्शनविचारको भिन्नतालाई प्रस्तुत गर्नु होस्।
 ⇒ आदर्शवादी र आौतिकवादी दर्शनविचारको भिन्नता तलको तालिकामा प्रस्तुत गरिएको ह।

	आदर्शवादी दर्शन चैतना (ईश्वर) लाई प्रायमिकता दिने ज्ञान आदर्शवादी दर्शन हो।	ओतिकवादी दर्शन पदार्थ (प्रकृति) लाई प्रायमिकता दिने ज्ञान ओतिकवादी दर्शन हो।
(एक)	आह्वात्मवादी दर्शनले पृथ्वी र प्राणीको उत्पत्ति ईश्वरले गरेका हुन् भन्ने कुराको व्याख्या गर्दै।	ओतिकवादी दर्शनले पृथ्वीको उत्पत्तिका सम्बन्धमा वैज्ञानिक दृष्टिकोणका लाभहस्त अगाडि व्याख्या गर्दै।
(दो)	ईश्वरको शक्ति सर्वत्यापि दा उनको इच्छाले थो संसार सर्वानन्द भएको दा।	ईश्वर मानिसले गरेको कल्पना भए हो। संसारमा ईश्वरको कुनै अस्तित्व देह।
(चौ)	बातवरण र मानिसको सम्बन्धमा ईश्वरीय तात्पर्य रहेको हुदै।	बातवरण र मानिसको सम्बन्धमा प्राकृतिक तात्पर्य रहेको हुदै।
(पाँच)	ज्ञान, सिर्जना र भूतिभाको मुख्य ल्योत ईश्वर हुन्।	ज्ञान, सिर्जना र प्रतिभाको मुख्य ल्योत व्यवहार, अच्छास र अहययन हो।

2. समता र समानताबिचारको शिळ्ठिता ले २० होस्।
 ⇒ समता र समानताबिचारको शिळ्ठिता तत्त्व प्रत्यक्षत
 गरिएको दा।

	समता (Equity)	समानता (Equityality)
(क)	समाजमा पहिं परेको नियांरिकलाई थप अवसर र आधिकार प्रयान्त गर्ने नीतिलाई समता घोषिए।	शास्त्रका सबै जनतालाई एकै क्रियमको अवसर र आधिकार प्रयान्त गर्ने नीतिलाई समानता घोषिए।
(ख)	यसमा समावेशी १ समानुपातिक सिद्धान्त नाहु गरिएको हुन्दै।	यसमा सबैलाई अमान आधिकारको सिद्धान्त नाहु गरिएको हुन्दै।
(ग)	यो नीतिमा महिला, अपाङ्गता भएका, दुर्जन हेत्र, लोपोद्धुख जाति, जनतामति, आदिवासी आदि समूहलाई विरोध सुविधा प्रयान्त गरिन्दै।	यसमा सबै महिला, पुरुष, हेत्र, जाति, जनतामति, आदिवासीलाई एउटै नडारले हेरिन्दै।
(घ)	आर्थिक, सामाजिक, राजनीतिक लेप्तमा सबै जनताको पहुँच-नपुँजेका कम विकसित राष्ट्रमा यस्तो नीति नाहु गरिन्दै।	आर्थिक, सामाजिक, राजनीतिक लेप्तमा सबै जनताको पहुँच दुणेका विकसित राष्ट्रमा यस्तो नीति नाहु गरिन्दै।
(ङ)	यो देशका सबै नागरिकलाई समान बनाउने प्रयास हो।	यो देशका सबै नागरिकलाई हैसियत हात्तियांगा समान अडायेको अवस्था हो।

अति दोटी उत्तर आडने प्रश्न:

9. सामाजिक संपादनरण को परिचाला हो रही है।
 ⇒ सामाजिक चालचाल, पुर्या, परम्परा, व्यवहार, आर्थिक, और तकनीक अवस्थाएँ झोड़ने शकारात्मक परिवर्तनलाई सामाजिक संपादनरण अनिवार्य।
2. सामाजिक संपादनरण को सकारात्मक रूपकारात्मक पक्ष हो रही है।
 ⇒ सामाजिक संपादनरण को सकारात्मक पक्ष - जो योग्यिक उत्पादन र यातायात का साधारण जनजीवनलाई बढ़ाव देना एको है। सामाजिक संपादनरण को शकारात्मक पक्ष - पृष्ठभूमि को काटा विश्वव्यापी उपर्युक्त दैश्वा परेको है।

दोटी उत्तर आडने प्रश्न:

9. बसाइ सराइने सामाजिक विविधतामा पार्ने प्रभावहरू उल्लेख गर्नुहोस्।
 ⇒ आफू बसोबास जाई जाएको लोकलाई छाडेर अन्य ठाउँमा सर्ने कार्यलाई बसाइ सराइ अनिवार्य। बसाइ सराइने सामाजिक विविधतामा पार्ने उभावहरू तल उल्लेख गरिएको बता।
- (क) बसाइ सराइने कम विकासित देशमा जनशक्ति पनायन हुँदै दृष्टि, जस्तै गर्दा गरिब मुखुकमा विप्रयुक्त कामयारको कुर्गी अपको है।
- (ख) बसाइ सराइको कारण हो भाषणत विविधता बढेको देखिन्दै। मानिसहरू बसाइ सराइ हुन देशमा पुऱ्डल, डनीहल तथाहीको भाषा जिवन बाह्य हुन्दैन।
- (ग) बसाइ सराइने जर्या यो स्कूलिक विविधतामा असर परेको देखिन्दै। जन्मपिता मनाउने तरिका, चोउपर्व मनाउने तरिका

आदि हेतुमा परिवर्तन देवन याइन्दै।

उद्या बेयाइंसराइको कारणी मानव समाजको
जीवनलाईलीमा परिवर्तन आएको द।

उद्या बेयाइंसराइको कारणी परिवारको नाता कमजो
बालेको याइन्दै। अग्रिम-अग्रिमती छुटिए, केराकोटी
मनोविश्वासमा असर-पर्ने आदि घटनासाई थासन
उदाहरण मान्त्र सकिन्दै।

GURUMA